



सुनवल नगरपालिका

स्थानीय राजपत्र

खण्ड : ३

संख्या : १

मिति : २०७६/०५/०६

भाग-२

सुनवल नगरपालिका

विद्यालय व्यवस्थापन संशोधन.....के लेख्ने

साविकमा भएको व्यवस्था	संशोधन गर्नुपर्ने व्यवस्था	संशोधन गर्नुपर्ने कारण
२६ विद्यालय गठन सम्बन्धी व्यवस्था १ यस नियमावली र अन्तर्गत व्यवस्था भएको समितिहरूको अधिकार क्षेत्र वाहेक विद्यालय सचालन गर्न प्रत्येक सामुदायिक विद्यालयमा देहाय वमेजिमको एक विद्यालय व्यवस्थापन समिति रहनेछ ।	२६ विद्यालय गठन सम्बन्धी व्यवस्था १. विद्यालयको सञ्चालन व्यवस्थापन रेखदेख तथा विद्यालय सूशासन कायम गर्न प्रत्येक विद्यालयमा देहायका सदस्यहरू रहेको एक विद्यालय व्यवस्थापन समिति रहने छ । क) अभिभावकले आफुहरू मध्येवाट छानी पठाएका कम्तिमा २ महिला सहित चारजना सदस्य ख) विद्यालय रहेको सम्बन्धित वडाको अध्यक्ष वा वडा समितिका सदस्यहरू मध्येवाट सो समितिले मनोनयन गरेको एक सदस्य सदस्य ग) विद्यालयका संस्थापक स्थानीय	शिक्षा ऐन २०२८ को आठौं संशोधन र सुनवल नगरपालिकाको शिक्षा नियमावली वाझिएकाले शिक्षा ऐन २०२८ संग नगरपालिकाको शिक्षा नियमावली समान बनाउन

<p>क) विद्यालयका अभिभावकले स्वयम् मध्येवाट चुनेको एक जना अध्यक्ष</p> <p>ख) विद्यालयका अभिभावकले स्वयम् मध्येवाट चुनेको १ / १ जना महिला र दलित सहित २ जना सदस्य</p> <p>ग) सम्बन्धित वडाका वडाध्यक्षले तोकेको एक जना वडा सदस्य सदस्य</p> <p>घ) विद्यालय हेर्ने तोकिएको विद्यालय निरीक्षक/ स्रोतव्यक्ति एकजना सदस्य</p> <p>ङ) शिक्षक प्रतिनिधि एक जना सदस्य</p> <p>च) विद्यालय शिक्षक अभिभावक</p>	<p>वुद्विजिवी शिक्षा प्रेमी विद्यालयलाई निरन्तर दश वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई दश लाख वा सो भन्दा वढी नगद वा जिन्सी सहयोग गरेका व्यक्तिहरु मध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनीत गरेको एकजना महिला सहित दुइजना सदस्य</p> <p>घ) विद्यालयका शिक्षकले आफुमध्येबाट छानी पठाएको एक जना सदस्य</p> <p>ङ) विद्यालयका प्रधानाध्यपक सदस्य सचिव</p> <p>१(क). विद्यालय व्यवस्थापन समितिको बैठकमा तपसिलका सदस्यहरु पदेन आमन्त्रित सदस्यका रुपमा रहनेछन् ।</p> <p>१. नगरपालिका शिक्षा शाखा अधिकृत सदस्य</p> <p>२. शिक्षक अभिभावक संघको अध्यक्ष सदस्य</p> <p>३. विद्यालयस्तरीय बालक्लवले मनोनयन गरेका एक छात्र र एकजना छात्रा गरी २ जना सदस्य</p> <p>१(ख). प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययन वा तालिम गराइने माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा नगरपालिका स्तरका उद्योग वाणिज्य संघका २ जना प्रतिनिधि सदस्य रहनेछन् ।</p> <p>१(ग). विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले उपदफा १ को खण्ड (क) बमोजिमका सदस्यहरु मध्येबाट</p>	
--	--	--

संघका अध्यक्ष सदस्य	छानेको सदस्य सो समितिको अध्यक्ष हुनेछ ।	
ज) विद्यालयस्तरीय बालकलवले मनोनयन गरेका एक बालक र एकजना बालिका गरी २ जना सदस्य आमन्त्रित सदस्य ञ) प्रधानाध्यपक सदस्य-सचिव	१(घ). विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष छनौट नभए सम्मका लागि वा अध्यक्षको अनुपस्थितिमा सो समितिका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछ। १(ङ) आमन्त्रित सदस्यको अनुपस्थितिका कारणले बैठकको गणपुरक संख्या नपुगेको मानिने छैन ।	

सुनवल नगरपालीकाको शिक्षा नियमावली २०७५ को परिच्छेद ५ दफा २६ विद्यालय
व्यवस्थापन समिति संवन्धी व्यवस्थामा निम्नानुसार संशोधन गर्न वान्छनीय
भएकोले

प्रमाणिकरण मिति: २०७६/१०/२७

आज्ञाले

.....
प्रमुख प्रशासकीय अधिकृत